



RELIANCE FINANCE LIMITED

रिलायन्स फाइनेन्स लिमिटेड

Head Office: B.J. Bhawan, Pradarshani Marg, Kathmandu. Tel: +977-1-4223117, 4261104, 4261041, 4261167, Fax: +977-1-4220698

Unaudited Financial Results (Quarterly)

As at 3rd Quarter (30th Chaitra, 2075) of the Fiscal Year 2075/076

(NRS. 000)

S.No	Particulars	This Quarter Ending	Previous Quarter Ending (Unaudited)	Corresponding Previous Year Quarter Ending (Audited)
1	Total Capital & Liabilities (1.1 to 1.7)	5,092,313	4,847,872	4,719,837
1.1	Paid Up Capital	743,229	724,341	689,697
1.2	Reserves & Surplus	262,828	240,045	251,379
1.3	Debenture & Bond	-	-	-
1.4	Borrowings	-	-	-
1.5	Deposits (a+b)	3,817,605	3,610,471	3,564,593
a.	Domestic Currency	3,817,605	3,610,471	3,564,593
b.	Foreign Currency	-	-	-
1.6	Income Tax Liability	13,597	3,832	9,442
1.7	Other Liabilities	255,055	269,183	204,726
2	Total Assets (2.1 to 2.7)	5,092,313	4,847,872	4,719,837
2.1	Cash & Bank Balance	1,207,231	985,206	1,213,876
2.2	Money at call & short notice	-	-	-
2.3	Investments	304,472	299,424	291,149
2.4	Loan & Advances (a+b+c+d+e+f)	3,467,944	3,418,861	3,071,641
a.	Real Estate Loan	334,843	377,930	318,326
1.	Residential Real Estate Loan	9,195	9,195	9,195
2.	Business Complex and Residential Apartment Const. Loan	-	-	-
3.	Income Generating Commercial Complex Loan	-	-	-
4.	Other Real Estate Loan (including Land purchasing & Plotting)	325,648	368,735	309,131
b.	Personal Home Loan of Rs.1 Crore or Less	456,805	445,436	408,509
c.	Margin Type Loan	189,395	129,828	79,688
d.	Term Loan	746,014	766,650	807,659
e.	Overdraft/ TR Loan/ WC Loan	27,901	22,816	38,036
f.	Others	1,712,987	1,676,200	1,419,423
2.5	Fixed Assets	20,381	18,686	21,377
2.6	Non Banking Assets	715	31,511	4,538
2.7	Other Assets	91,571	94,183	117,257
3	Profit & Loss Account	This Quarter Ending	Previous Quarter Ending (Unaudited)	Corresponding Previous Year Quarter Ending (Audited)
3.1	Interest Income	405,122	264,573	346,692
3.2	Interest Expenses	269,885	179,583	245,283
	A. Net Interest Income (3.1-3.2)	135,237	84,990	101,409
3.3	Fees, Commission and Discount	611	395	575
3.4	Other Operating Income	19,363	13,565	17,705
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	B. Total Operating Income (A+3.3+3.4+3.5)	155,210	98,950	119,689
3.6	Staff Expenses	29,139	20,255	26,548
3.7	Other Operating Expenses	30,237	18,675	27,612
	C. Profit before Provision (B-3.6-3.7)	95,835	60,019	65,529
3.8	Provision for Possible Losses	55,523	61,647	66,557
	D. Operating Profit (C-3.8)	40,312	(1,627)	(1,028)
3.9	Non Operating Income / Expenses (Net)	2,330	1,179	4,460
3.1	Write Back of Provision for Possible Loss	-	7,284	23,977
	E. Profit from Regular Activities (D+3.9+3.10)	42,642	6,836	27,409
3.11	a.Extraordinary Income/ Expenses (Net)*	-	-	-
	F. Profit before Bonus & Taxes (E+3.11)	42,642	6,836	27,409
3.12	Provision for Staff Bonus	3,877	621	2,492
3.13	Provision for Tax	11,630	1,864	7,475
	G. Net Profit/Loss (F-3.12-3.13)	27,136	4,351	17,442
4	Ratios	At the End of This Quarter	At the End of Previous Quarter (Unaudited)	Corresponding Previous Year Quarter Ending (Audited)
4.1	Capital Fund to RWA	25.11%	23.62%	25.98%
4.2	Non Performing Loan (NPL) To Total Loan	3.43%	1.66%	1.85%
4.3	Total Loan Loss Provision to Total NPL	100.90%	130.86%	146.83%
4.4	Cost of Funds	9.84%	10.28%	10.46%
4.5	Credit to Deposit Ratio (Calculated as per NRB Directives)	73.14%	75.36%	68.27%
4.6	Base Rate	12.48%	13.74%	13.96%

a. Figures are subject to change as per the requirement by NRB and statutory audit.

धितोत्र दर्ता तथा निक्काशन नियमावली , २०७३ को अनुसूची १४ को नियम २६ को उप नियम १ सँग सम्बन्धित

आ.व. २०७५/७६ को त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:

(क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरू: २०७५ चैत्र मसान्तमा यस संस्थाको प्रमुख वित्तीय अनुपातहरू निम्न अनुसार रहेको छ ।

प्रति शेयर आमदानी अनुपात	३.६५	मूल्य आमदानी अनुपात	३३.६९
प्रति शेयर नेटवर्थ	रु. १३४.७६	प्रति शेयर कुल सम्पत्तिको मूल्य	रु. ६७७.३४
तरलता अनुपात	३१.६२%		

२. व्यवस्थापकीय विश्लेषण:

(क) वित्तीय अवधिमा संस्थाको मौज्जात, आमदानी र तरलताको अवस्था संस्थाको वित्तीय विवरणले स्पष्ट पाइन्छ । संस्थाले आगामी दिनहरूमा ग्राहकको आवश्यकता तथा चाहना बमोजिम गुणस्तरीय सेवा बढि गर्दै आधुनिक वित्तीय सुविधाहरु प्रदान गरी आफ्नो भूमिकालाई अझ बढी प्रभावकारी तथा विस्तृत गरि सरोकारवालाहरुको हितको समेत संरक्षण गर्नेछ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:

(क) वित्तीय कारोबारको सिलसिलामा कर्जासंग सम्बन्धि मुद्दा बाहेक यस अवधिमा अन्य कुनै मुद्दा नभएको ।

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको यस संस्थाको जानकारीमा नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको यस संस्थाको जानकारीमा नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण:

यस त्रैमासिक अवधिमा नेपाल स्टक एक्सचेन्ज लि. को वेबसाइट: www.nepalstock.com.np अनुसार यस वित्तीय संस्थाको शेयरको कारोबार निम्नानुसार भएको देखिन्छ ।

शेयरको अधिकतम मूल्य रु. १२३/-, न्यूनतम मूल्य रु. ११०/-, अन्तिम मूल्य रु. १२३/-, कारोबार दिन ५६ दिन तथा कारोबार संख्या ३५५ रहेको ।

५. समस्या तथा चुनौती:

संस्थाबाट प्रदान गरिने विभिन्न सेवाहरु उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिमहरु, संस्थाले प्रयोगमा ल्याएको software मा देखा पर्नसक्ने गडबडले हुन सक्ने जोखिम, दक्ष जनशक्तिको स्थानान्तरणबाट उत्पन्न जोखिमहरु, नेपाल राष्ट्र बैंकको निर्देशानुसार बैंक तथा वित्तीय संस्थाले सिमित समयमा नै चुक्ता पुजी बढि गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्था बिच देखिएको प्रतिस्पर्धा, लगानीका क्षेत्रहरु संकुचित भइरहनु आदि जस्ता चुनौतिहरु सामना गर्दै ग्राहकहरुलाई गुणस्तरीय तथा आधुनिक वित्तीय सेवा सुविधा प्रदान गर्नु संस्थाको उद्देश्य रहेको छ ।

६. संस्थागत सुशासन:

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा परिपत्रहरु लगायतका प्रचलित ऐन, कानून, निर्देशनहरु पालना गर्नुका साथै विभिन्न आन्तरिक नीति, नियम, निर्देशिकाहरु तर्जुमा गरि पालना गरिएको छ । आन्तरिक तथा बाह्य लेखा परिक्षक तथा नेपाल राष्ट्र बैंकबाट समय समयमा हुने निरीक्षणबाट प्राप्त सुझावहरुको आधारमा संस्थागत सुशासनलाई सुदृढ बनाउन संचालक समिति कटिबद्ध रहेको छ ।

७. सत्य तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

आजका मितिम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित गर्ने तथा निर्णय लिन आवश्यक कुनै विवरण लुकाइएको छैन ।

Interest Rate

SN	Name of Product	Minimum Balance(Rs)	Interest Rate % p.a.
1	RFL Normal Saving A/c	100	8.00%
2	RFL Saving - Investor's A/c	1,000	8.00%
3	RFL Special Saving A/c	1,000	8.00%
4	RFL Student Saving A/C	500	8.00%
5	RFL PWD Saving A/C	-	8.25%
6	RFL Staff Saving A/C	500	8.50%
7	RFL Shareholders Saving A/c	1,000	8.25%
8	RFL Dhaulagiri Saving A/C	10,000	8.25%
9	RFL Kanchanchanjunga Saving A/C	10,000	8.25%
10	RFL Everest Saving A/C	25,000	8.50%
11	RFL Super Saving A/C	25,000	8.50%
12	RFL Gold Saving A/C	25,000	8.50%
13	RFL Borrowing A/C	1,000	3.00%
RFL Call Corporate A/C		5,000	3.00% - 8.00%

Individual Fixed Deposit	Quarterly	On Maturity
• 3 Months to 23 months	10.25%	10.25%
• 24 Months to 60 months	10.50%	10.50%
• Above 60 months	Negotiable	

Call Corporate Fixed Deposit	Quarterly	On Maturity
• 3 Months to 23 months	10.25%	10.25%
• 24 Months to 60 months	10.50%	10.50%
• Above 60 months	Negotiable	

Loan	Base Rate + upto 5% Premium
FD Loan	upto +3% coupon Rate

वित्तीय सेवाको अर्को परिभाषा